

भक्तपुर क्यान्सर अस्पतालको गएको २०७६ भाद्र महिनादेखि हालसम्मको आम्दानी अस्पतालको बैंक खातामा जम्मा नगरी प्रशासन शाखाले आर्थिक नियम बिपरित कार्यहरू गरेको सम्बन्धी

## छानविन प्रतिवेदन

### १. उजुरीको संक्षिप्त व्यहोरा

भक्तपुर क्यान्सर अस्पतालको गएको २०७६ भाद्र महिनादेखि हालसम्मको आम्दानी अस्पतालको बैंक खातामा जम्मा नगरी प्रशासन शाखाले आर्थिक नियम बिपरित कार्यहरू गर्दै आइरहेको हुदाँ उक्त रकम अनियमित हुने देखिएको हुँदा आवश्यक व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछौं भन्ने व्यहोराको उजुरी ।

### २. छानविनबाट पाइएको तथ्यगत विवरण:

प्रस्तुत उजुरीका सम्बन्धमा भक्तपुर क्यान्सर अस्पतालले मिति २०७६।१०।१० र २०७६।१०।२९ मा उपलब्ध गराएको प्रतिक्रिया सहितका कागजात र प्रशासन तथा वित्त प्रमुख जगन्नाथ भुर्तेलसँगको छलफलबाट देहायका विषयहरू जानकारीमा आएको पाइयो।

- नेपाल अर्बुद्ध रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिलाई विघटन गरी मिति २०७६ श्रापण ३० गते भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापतिज्यूको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन भएको।
- नेपाल अर्बुद्ध रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति मिति २०७६ भाद्र ४ गते सर्वोच्च अदालतमा अन्तरिम आदेशको लागि गएको।
- मिति २०७६ भाद्र १० गते सर्वोच्च अदालतले पुरानो व्यवस्थापन समिति नेपाल अर्बुद्ध रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पताललाई Pre-stay order दिएको र नयाँ व्यवस्थापन समितिलाई छलफलमा बोलाएको।
- आजका मितिसम्म छलफल हुन नसकी पेशी सरी राखेको अवस्था छ भनि जानकारी प्राप्त भएको।
- पुर्व व्यवस्थापन समितिलाई आजका मितिसम्म भक्तपुरका स्थानीय जनताहरू तथा यस अस्पतालका कर्मचारीहरूले अस्पताल प्रवेशमा रोक लगाएका छन् भन्ने जानकारी प्राप्त भएको।

- पुर्व व्यवस्थापन समितिले केहि महिना बैंक खाता रोक्का गरी राखेको अवस्था थियो। जसले गर्दा अस्पताललाई आवश्यक अक्सिजन, पानी, इन्टरनेट, इन्धन (शव वाहान, एम्बुलेन्स र बिरामी तथा कर्मचारी बोक्ने गाडी) र अस्पताललाई अति आवश्यक सरसामानहरूको भुक्तानी हुन नसकी असहज स्थिति श्रृजना भई अस्पतालको दैनिक तथा बिरामीहरूको सेवा पुर्याउन कठिनाई समेत उत्पन्न भएकोले अस्पतालको दैनिक नगद आम्दानी केहि समयको लागि बैंकमा जम्मा नगरी अति आवश्यक सामान र सेवाको लागि आवश्यकताको सिद्धान्त अनुसार अस्पतालको लेखा प्रणालीबाट बैंक मार्फत भुक्तानी गर्दै आएको ।
- विश्वासको वातावरण सृजना हुनासाथ दैनिक नगद आम्दानी बैंकमा जम्मा गरिएको र अविश्वासको स्थिति पैदा भएको बेला र तत्काल गर्नेपर्ने भुक्तानीका लागि दैनिक नगद आम्दानीबाट भुक्तानी गरिएको ।
- मिति २०७६ श्रावण १ देखि २०७६ माघ १० सम्मको दैनिक आम्दानी, भुक्तानी र बाँकी मौज्जातको प्रमाणित कपी उपलब्ध गराएको ।
- गत पौष महिनादेखि नियमित रूपमा दैनिक नगद आम्दानी बैंकमा दाखिला गरिदै आइरहेको व्यहोरा खुलाईएको बैंक दाखिला गरेको प्रमाणित प्रति यसै प्रतिवेदनमा संलग्न गरिएको छ ।
- उक्त गतिविधि र कारोवारको सम्बन्धमा च. नं. ३५९।०७६।७७ मिति २०७६।०७।१८ को पत्रमार्फत भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइ भक्तपुर नगरपालिकाका प्रमुखलाई बोधार्थ दिएको पाईयो ।
- यसैगरी व्यवस्थापन समितिका कोषाध्यक्ष श्री कृष्ण प्रसाद ताम्राकारलाई च. नं. ४४४।०७६।७७ समेत कारोवार र गतिविधिको वारेमा जानकारी दिएको पाईयो ।
- मिति २०७६।८।२९ मा अध्यक्ष, कोषाध्यक्ष तथा प्रशासन तथा वित्त प्रमुख जगन्नाथ भुर्तेलको दस्तखतमा, अस्पतालको विभिन्न बैंकहरूमा रहेको खाताहरू संचालन गर्न अस्पताल व्यवस्थापन समितिका अध्यक्षबाट पत्र प्रेशित भएको ।
- भाद्र महिना देखि माघ महिना सम्मको नगद आम्दानी तथा भएको खर्च र बैंकमा दाखिला गरेको नगद र चेक दाखिलाको प्रमाणित प्रति उपलब्ध गराईएको ।

### ३. निष्कर्ष:

उजुरीका सम्बन्धमा छानविन गर्दा प्राप्त प्रमाणहरूका आधारमा उजुरीमा भने जस्तो भक्तपुर क्यान्सर अस्पतालको गएको २०७६ भाद्र महिनादेखि माघ १० गतेसम्मको आम्दानी

अस्पतालको बैंक खातामा जम्मा नगरी प्रशासन शाखाले आर्थिक नियम विपरीत कार्यहरू गर्दैआई रहेको भन्ने प्राप्त कागजातबाट देखिन आएन ।

#### ४. सुझाव:

प्रस्तुत उजूरीका सम्बन्धमा सरोकार राख्ने पुरानो व्यवस्थापन समिति अदालतमा गएको देखिन आएको र मुद्दा विचाराधीन रहेको हुँदा केन्द्रले यस विषयमा थप छानविन गरिरहन नपर्ने देखिएकोले उजूरी तामेलीमा राखी लगत कट्टा गर्न मनासिव हुने देखिन्छ ।

#### ५. राष्ट्रिय सतर्कता केन्द्रको मिति २०७६।११।१२ को निर्णय:

भक्तपुर क्यान्सर अस्पतालमा २०७६ भाद्र महिना देखिको आम्दानी बैंक खातामा जम्मा नगरी अनियमितता गरेको भन्ने उजूरीको छानविन गरी प्रतिवेदन पेश गर्न गठित छानविन टोलीबाट पेश भएको छानविन प्रतिवेदनका सम्बन्धमा छलफल गर्दा उजूरीमा सत्यता नदेखिएको साथै उजूरीमा उल्लेखित विषय अदालतमा विचाराधीन रहेको भन्ने समेत प्रतिवेदन मार्फत् जानकारी भएकोले प्रस्तुत उजूरी तामेलीमा राखी लगत कट्टा गर्ने निर्णय गरियो ।